

कक्षाकोठा व्यवस्थापनमा भाषा शिक्षकको अनुभव

उमेश काफ्ले

उपप्रा. नेपाली शिक्षा, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि., कीर्तिपुर

umeshkafle4@gmail.com / umesh.kafle@cded.tu.edu.np

लेखसार

भाषा सिकाइको मुख्य उद्देश्य विद्यार्थीलाई भाषिक सिपमा सक्षम बनाउनु हो । उक्त उद्देश्य परिपूर्तिका लागि प्रभावकारी शिक्षण आवश्यक छ । प्रभावकारी शिक्षणको आधार कक्षाकोठा हो । कक्षाकोठामा पस्नासाथ विद्यार्थीमा उत्साह प्रदान हुनुपर्छ । प्रस्तुत अध्ययन कक्षाकोठा व्यवस्थापनमा भाषा शिक्षकको अनुभव पहिचानमा केन्द्रित छ । यस अध्ययनका लागि रौतहट जिल्लाको गुजरा नगरपालिकाभित्रका माध्यमिक विद्यालयलाई अध्ययन क्षेत्र मानिएको छ । उक्त पालिकाभित्रका माध्यमिक तहमा नेपाली विषय शिक्षण गर्ने चार जना शिक्षकसँग अन्तर्वार्ता लिई उनीहरूको अनुभव सङ्कलन गरिएको छ । शिक्षकले दिएका अनुभवलाई रेकर्ड गरी त्यसलाई लेख्य स्वरूपमा परिवर्तन गरिएको छ । त्यसपछि उनीहरूको भनाइमा रहेको मुख्य विचार (थिम) लाई आधार मानी अध्ययन गरिएको छ । शिक्षकले कक्षाकोठा व्यवस्थापनका लागि भौतिक व्यवस्थापन, योजना निर्माण र सोअनुकूलको शिक्षण, बसाइ व्यवस्थापन, कक्षाकोठाभित्रको सङ्गठन, समयको व्यवस्थापन, शिक्षण विधिको व्यवस्थापन, शिक्षकको ऐसागत ज्ञान र व्यवस्थापन, मनोवैज्ञानिक व्यवस्थापन आदिमा जोड दिनुपर्ने मत राखेको पाइएको छ । प्रस्तुत अध्ययनबाट प्राप्त तथ्यलाई पूर्णतः सामान्यीकरण गर्न सकिन्दैन, तथापि कक्षाकोठा व्यवस्थापनको आधारभूत पक्ष पहिचानार्थ सहयोग पुग्ने देखिन्छ । यस लेखको प्राप्तिले भाषा शिक्षणमा संलग्न व्यक्ति र सो पक्षसँग सम्बन्धित नीति निर्माता र अनुगमनकर्तालाई सहयोग पुऱ्याउने छ ।

मुख्य शब्दावली : अनुभव, कक्षाकोठा, मनोवैज्ञानिक, मातृभाषा, भौतिक, व्यवस्थापन ।

विषय प्रवेश

शिक्षण सिकाइको आधार स्थल कक्षाकोठा हो । विद्यार्थीलाई भाषिक सिपमा सक्षम बनाउनका लागि कक्षाकोठाको महत्त्वपूर्ण भूमिका रहन्छ । यसलाई शिक्षण सिकाइको उद्देश्यअनुकूल व्यवस्था गरिनुपर्छ । शिक्षणीय अपेक्षा र त्यसको उपयोगलाई आत्मसात गरी पठनपाठनको स्थानलाई उपयुक्त प्रबन्ध गर्नु कक्षाकोठा व्यवस्थापन हो । यसको प्रभावकारी व्यवस्थापनबाट शिक्षण कार्यलाई सहज बनाउन सकिन्छ । कक्षाकोठाको व्यवस्थापनमा भौतिक, शैक्षिक तथा मनोवैज्ञानिक पक्षले महत्त्वपूर्ण भूमिका खेल्छन् ।

प्रत्येक भाषा शिक्षकले आफ्नो शिक्षण व्यवहार, संस्कार, कार्य, उत्प्रेरणा, पुनर्बल, पृष्ठपोषण, परीक्षण आदि कक्षाकोठाका माध्यमबाट सम्पन्न गर्दछन् । भाषा सिकाइलाई अपेक्षित ढड्गले सम्पन्न गर्न कक्षा व्यवस्थाको अनुकूलता वा प्रतिकूलताले प्रत्यक्ष प्रभाव पारेको हुन्छ (शर्मा र पौडेल, २०७३) । हरेक विद्यार्थीले आफ्ना विषयवस्तुको बोध र अभिव्यक्तिको संयोजन गर्दै त्यसको उच्चताका लागि प्रशस्त अभ्यास गर्दछन् । कक्षाकोठाको वातावरण अनुपयुक्त भएमा विद्यार्थीले अपेक्षित उपलब्धि आर्जन गर्न नसक्ने विषयलाई ढकाल र खतिवडा(२०६८)ले यसरी चिनाएका छन् :

कक्षा व्यवस्थापन विद्यालयभित्रको शिक्षण सिकाइ क्रियाकलाप तथा पाठ्यवस्तुलाई प्रभावकारी बनाउन कक्षालाई रमाइलो, अनुशासित र आकर्षक बनाउनुका साथै विद्यार्थीहरूबिच व्यक्तिगत सहयोग र सहभागिता बढाउनका लागि कक्षाकोठाभित्रको बसाइ व्यवस्था लगायतका सामग्री क्रियाकलाप, शैक्षणिक योजना र शिक्षण क्रियाकलाप आदि सम्पूर्ण पक्षको उचित संयोजन नै हो । (पृ. २१७)

कक्षाकोठा भित्रको समग्र प्रक्रियालाई उपयुक्तताको मार्गमा ढोन्याउने प्रबन्ध कक्षाकोठा व्यवस्थापन हो । “कक्षाकोठा व्यवस्थापन भन्नाले कक्षाकोठाको वातावरणलाई भौतिक, संवेगात्मक र शैक्षणिक रूपले व्यवस्थित गरी शिक्षण सिकाइका लागि उपयुक्त बनाउने प्रक्रिया हो भन्ने बुझिन्छ” (श्रेष्ठ, २०७२, पृ. १९३) । यस आधारमा हेर्दा शिक्षण गतिविधि सञ्चालनका लागि आवश्यक पर्ने सबै पक्षको उपयुक्तता कक्षाकोठा व्यवस्थापन हो । “शिक्षक र विद्यार्थीका अनेक बाह्य र आन्तरिक पक्षहरू संलग्न हुन्छन् । त्यस्ता पक्षहरूको अनुकूल उपयोग परिचालन र पर्याप्त सचेतता हुन सक्नु नै नेपाली कक्षा व्यवस्थाको मूल मर्म हो ” (शर्मा र पौडेल, २०७३, पृ. १९९) । भाषिक व्यवहारमा सक्षम हुने गरी कक्षा व्यवस्थापन गर्नु नेपाली विषय शिक्षणको मुख्य अभीष्ट हो । नेपाली भाषा शिक्षणका लागि कक्षाकोठामा शिक्षक र विद्यार्थीका लागि भाषिक सक्षमता प्राप्तिका लागि उपयुक्त वातावरण निर्माण गर्नु कक्षा व्यवस्थापन हो । विषयवस्तुको सहजीकरणमा शिक्षकको मार्गदर्शक भूमिका रहने र सोही आधारमा विद्यार्थी सक्रिय हुने भएकाले कक्षाकोठामा यी दुवै पक्षको उचित संयोजन र व्यवस्थापन आवश्यक हुन्छ । विद्यार्थीको समग्र व्यवहारको कार्यस्थल कक्षाकोठा भएकाले त्यसको स्वाभाविक प्रयोग र विकासमा ध्यान दिनुपर्छ । “कक्षाकोठाभित्र गरिने सबै भाषिक गतिविधिमा कक्षाकोठाको भौतिक व्यवस्थापनका साथै प्राज्ञिक र मनोवैज्ञानिक व्यवस्थापनको समेत खाँचो पर्दछ” (पौडेल, २०७४, पृ. २८८) । भौतिक व्यवस्थापनमा कक्षाकोठाको आकार, भूयाल, ढोका, प्रकाश, पाटी, कुर्सी, बेन्च आदि पक्ष समेटिन्छन् । पठनपाठनका

क्रममा अपनाइने व्यवस्थापन प्राज्ञिक हो । यसमा पाठ्यवस्तुको प्रस्तुति र त्यसको बोध तथा अभिव्यक्तिलाई मुख्य मानिन्छ । विद्यार्थीको मन प्रसन्न हुने, पढ़ूँ पढ़ूँ लेखूँ लेखूँ लाग्ने, उत्साह सिर्जना गर्ने, कसैको मन नदुखाउने खालको व्यवस्थापन आवश्यक हुन्छ । जातीय, धार्मिक, लैदृगिक, आर्थिक आदि कारणले पनि विद्यार्थीमा कुनै प्रकारको भिन्नता बोध हुनु हुँदैन । विद्यार्थीमा भाषिक सिपको सक्षमता सिर्जना गर्नका लागि कक्षाकोठाको भौतिक, प्राज्ञिक र मनोवैज्ञानिक पक्षको व्यवस्थापन गर्नुपर्छ । विद्यार्थीको भाषा सिकाइको समग्र पक्षलाई उचित प्रबन्ध गर्नुलाई कक्षाकोठा व्यवस्थापन मानिन्छ ।

कक्षाकोठा व्यवस्थापन र त्यसको मुख्य सञ्चालक शिक्षक हुन् । शिक्षकमा कक्षाकोठा व्यवस्थापनका लागि आवश्यक पर्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान हुनुपर्छ । “विद्यार्थीको बहुआयामिक सिकाइ अवसरको अभिवृद्धिका लागि कक्षाकोठा व्यवस्थापन महत्वपूर्ण हुन्छ” (श्रेष्ठ, २०७२, पृ. १९४) । विषयवस्तुको बोधमात्र सिकाइ होइन । विद्यार्थीमा अन्तर्निहित क्षमताको बाह्य प्रकटीकरणदेखि त्यसको निरन्तरता र सर्वाङ्गीण विकासमा कक्षाकोठाको महत्वपूर्ण भूमिका रहन्छ । “कक्षाकोठा व्यवस्थापन गर्दा विद्यार्थीको विविधतालाई मुख्य आधार बनाइनुपर्छ” (पोखरेल र काफ्ले, २०७४, पृ. २४०) । कक्षाकोठा व्यवस्थापन गर्दा भाषा शिक्षकले विद्यार्थीमा रहने वैयक्तिकतालाई पनि विचार पुऱ्याउनुपर्छ ।

कक्षाकोठामा शिक्षक र विद्यार्थीबिच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तर्क्रिया, छलफल आदि कार्य गरिन्छन् । यस्ता कार्य सञ्चालन गर्ने प्रमुख व्यक्ति शिक्षक भएकाले निजका अनुभवलाई मुख्य विषय बनाई यो आलेख तयार गरिएको छ ।

अध्ययनको उद्देश्य

प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा अध्ययनरत नेपाली विषयका शिक्षकको कक्षाकोठा व्यवस्थापनसम्बन्धी अनुभव पहिचान गर्ने उद्देश्यसँग सम्बद्ध छ ।

अध्ययन विधि

प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित छ । यसको अध्ययन क्षेत्र रौतहट जिल्लाको गुजरा

नगरपालिकाका माध्यमिक विद्यालयलाई बनाइएको छ । यसमा घटनाक्रियात्मक ढाँचालाई अपनाई माध्यमिक तहमा नेपाली शिक्षण गर्ने चार जना शिक्षकसँग अन्तर्वार्ता लिई उनीहरूको अनुभव सङ्कलन गरिएको छ । शिक्षकले दिएका कथात्मक अनुभवलाई रेकर्ड गरी त्यसलाई लिखित रूपमा उतारिएको छ । त्यसपछि उनीहरूको भनाइमा रहेको मुख्य विचार (थिम) लाई आधार मानी यो अध्ययन गरिएको छ । शिक्षकको अनुभवलाई शिक्षक 'क', 'ख', 'ग' र 'घ' गरी सङ्केत गरिएको छ ।

सम्बद्ध कार्यको पुनरावलोकन

कक्षाकोठा व्यवस्थापनले आफौमा व्यापक अर्थ वहन गर्दै । यस सन्दर्भमा भएका विभिन्न अध्ययन अनुसन्धानले समस्याको रिक्तता पहिचान गर्न र विश्लेषणको आधार बनाउन सहयोग पुगेको छ ।

ढकाल र खतिवडा (२०६८) ले भाषा शिक्षणमा कक्षा कार्यकलाप सञ्चालनका क्रममा कक्षाकोठाको समुचित भौतिक र शैक्षिक वातावरणलाई कक्षा व्यवस्थापन मानेका छन् । यसमा योजना, कक्षाकोठाभित्रको सङ्गठन, भौतिक वातावरण र बसाइ व्यवस्थापन, मनोवैज्ञानिक वातावरण, सञ्चार व्यवस्थापन, पृष्ठपोषण, अभिलेख व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, सामाजिक विविधताको व्यवस्थापन आदिलाई कक्षाकोठा व्यवस्थापनभित्र समेटिएको छ ।

श्रेष्ठ (२०७२) ले कक्षाकोठामा शिक्षकले सिकाएको सम्बन्धबाट सिकाइ वातावरण सिर्जना गर्ने व्यवस्थित प्रणालीलाई कक्षाकोठा व्यवस्थापनको रूपमा चिनाएका छन् । उनले कक्षाकोठा व्यवस्थापनका वातावरणीय, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक मूल्य मान्यतामा आधारित आयाम औल्याएका छन् । त्यस्तै उनले कक्षाकोठा व्यवस्थापनका रणनीतिहरू क्रमशः प्रभावकारी सिकाइ वातावरण सिर्जना, कक्षाकोठा कार्यविधि स्थापना, समयको सदृपयोग, सिकाइ क्रियाकलापमा हरेक विद्यार्थीको संलग्नता, जीवनोपयोगी सिप र असल सिकाइ सिकाउने, सिर्जनात्मक बन्ने र परियोजना खाका र व्यवस्थापन प्रविधि प्रयोग गर्नुपर्ने बताएका छन् ।

शैक्षिक जनशक्ति विकास केन्द्र (२०७२) ले निर्धारण गरेका शिक्षक सक्षमतामध्ये चौथो सक्षमता सिकाइ वातावरण तथा कक्षा व्यवस्थापनसँग सम्बन्धित छ । यसमा बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि कक्षा व्यवस्थापन गर्न सक्षम व्यक्तिको अपेक्षा गरिएको छ । ।

शर्मा र पौडेल (२०७३) ले खास उद्देश्यले प्रेरित भई सिकाइ कार्यको लेनदेन सम्पन्न गर्ने ठाउँको रूपमा कक्षाकोठालाई चिनाएका छन् । उनीहरूका मतमा कक्षा व्यवस्थाले भाषा शिक्षण सिकाइमा सहयोग र समन्वय गरी सिर्जनात्मक वातावरण निर्माण गर्न सहयोग पुर्याउँछ । यसबाट भाषा कक्षाकोठाको सजावट भाषाको प्रकृतिसँग मिल्दोजुल्दो हुनुपर्ने निष्कर्ष निकालिएको छ ।

बिसमेन र हन्ट (सन् २००४) ले शिक्षण सिकाइमा उत्प्रेरणा र व्यवस्थापनको समान भूमिका रहने बताएका छन् । शिक्षकलाई एउटा उत्प्रेरक र व्यवस्थापकका रूपमा चिनाउँदै उनले ज्याकोभ कोनिन, रोडलफ ड्रिकुर्स, विलियम ग्लेसर, हाइभ जिनोट, फ्रेड जोन्स, थोमस गोर्डन, लि क्यान्टर, स्किनरद्वारा प्रवर्तित कक्षा व्यवस्थापनका सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

कपालका (सन् २००९) ले कक्षाकोठा व्यवस्थापनका लागि आठओटा चरण उल्लेख गरेका छन् । यसमामा एकल कार्यका लागि प्रभावकारी आदेश, प्रभावकारी सचेतना, व्यवहार निर्माण, सङ्क्रमणको व्यवस्थापन, अवरोधको निरुत्साहन, कक्षा बाहिरको व्यवस्थापन सुधार, गृहकार्यको प्रयोग आदिको अभ्यासबाट कक्षाकोठा व्यवस्थापन सम्भव रहेको ठानेका छन् ।

पौडेल (२०७४) ले परम्परागत र आधुनिक कक्षाकोठा व्यवस्थापनको भिन्नता औल्याएका छन् । यसमा उनले आधुनिक कक्षाकोठाको व्यवस्थापनमा भौतिक, प्राज्ञिक र मनोवैज्ञानिक पक्षका साथै भाषिक पछौटे समूहको व्यवस्थापन, विद्यार्थी केन्द्रित विधि, विद्यार्थी सहभागिता, मनोसामाजिक वातावरणजस्ता पक्षमा जोड दिएका छन् ।

पोखरेल र कापले (२०७४) ले विद्यार्थीलाई सिक्न तयार बनाउन तथा सिकी रहँदा कुनै अवरोध हुन नदिने कुराको उचित चाँजोपाँजोलाई नै कक्षाकोठा व्यवस्थापन भनेको पाइन्छ ।

उल्लिखित सामग्रीको पुनरावलोकनबाट यस अध्ययनका लागि समस्या पहिचान, सिद्धान्त निर्माण र व्याख्या विश्लेषणमा सहयोग पुगेको छ । यसभन्दा अगाडि गुणात्मक ढाँचाको अवलम्बन गरी कक्षाकोठाको व्यवस्थापनसम्बन्धी कुनै प्रकृतिको अध्ययन भएको देखिँदैन । यसर्थ शिक्षकको अनुभवलाई आधार मानी यस अध्ययन गर्नु उपयुक्त हुने देखिन्छ । उल्लिखित सैद्धान्तिक आधारले अन्तर्वार्ताबाट प्राप्त तथ्यको थिमलाई पुष्टि गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

परिणाम र छलफल

प्रस्तुत लेखमा निर्दिष्ट नेपाली शिक्षकका कक्षा व्यवस्थापनसम्बन्धी अनुभवलाई विभिन्न उपशीर्षक अनुसार सार निकाली विश्लेषण गरिएको छ ।

कक्षाकोठा व्यवस्थापनमा योजनाबद्ध शिक्षण

शिक्षण सिकाइका लागि शिक्षकले योजना निर्माण गर्नुपर्छ । निर्मित योजनाअनुसार शिक्षण गरेमा विद्यार्थीको उपलब्धि विकास र कक्षा व्यवस्थापनमा सहयोग गर्दछ । वार्षिक कार्यतालिका, वार्षिक शैक्षणिक योजना, एकाइ योजना र पाठ्योजनाले प्रभावकारी शिक्षणका लागि सहयोग पुऱ्याउँछ । योजनाबाट कक्षा व्यवस्थापनमा सहयोग पुग्ने कुरा सहभागी शिक्षक 'क' ले बताएका छन् :

विद्यालय तहमा योजनाबद्ध शिक्षणलाई विशेष प्राथमिकता दिने गरेको देखेको छु । मैले विगत २० वर्षदेखि नेपाली पढाउँदै आएको छु । जुन दिन पढाउने पाठ राम्रोसँग हेरेर योजना बनाएर आइन्छ, त्यो दिन शिक्षण प्रभावकारी हुन्छ । प्रभावकारी शिक्षण हुनासाथ कक्षाको व्यवस्थापन उपयुक्त हुने गर्छ ।

उक्त भनाइका आधारमा कक्षाकोठा व्यवस्थापनमा योजनाले सहयोग गर्ने देखिन्छ । अर्का सहभागी शिक्षक 'ग' ले भने लिखित रूपमा योजना

बनाउने नगरेको तर मानसिक रूपमा तयार गरेर आउने कुरा यसरी प्रस्तुत गरेका छन् :

मैले चाहिँ पाठ्योजना बनाउने गरेको छैन । आज के पढाउने र कक्षामा के गर्ने भनेर मानसिक सोच बनाउँछु र त्यही आधारमा शिक्षण गर्नु । शिक्षण योजनाबद्ध नै हुन्छ ।

उल्लिखित सहभागीको आधारमा पनि कक्षाकोठा व्यवस्थापनमा योजना निर्माण र त्यसको प्रयोगले प्रभावकारी भूमिका खेलेको देखिन्छ ।

भौतिक वातावरण र बसाइ व्यवस्थापन

कक्षाकोठा व्यवस्थापनमा विद्यालयको भौतिक वातावरणको उचित व्यवस्था हुनु र नहुनुले महत्त्वपूर्ण भूमिका खेल्छ । प्रभावकारी शिक्षण गर्नका लागि भौतिक वातावरणले सहयोग पुऱ्याउँछ । यसअन्तर्गत कक्षाकोठाको फर्निचर, सजावट, पाटीको प्रयोग, शिक्षण सामग्रीको प्रयोग स्थान, शिक्षक र विद्यार्थीको बसाइ, समूह विभाजन र त्यसको बसाइजस्ता पक्ष पर्दछन् । भौतिक वातावरण र बसाइ व्यवस्थापनबाट कक्षा शिक्षणमा प्रभाव पर्छ । शिक्षक 'ख' ले यससम्बन्धी यस्तो विचार राखेका छन् :

कक्षाकोठा व्यवस्थापनको मुख्य कुरा भौतिक नै हो । यदि कक्षाकोठा फर्निचर लगायत सबै कुरा छन् भने विद्यार्थी र शिक्षक दुवैलाई सहज हुन्छ । मैले पहिले नियुक्ति लिएको एउटा विद्यालयमा कक्षाकोठाको राम्रो व्यवस्थापन थियो । सबै विद्यार्थीका लागि अलग अलग बस्ने ठाउँ थियो । आफ्नो भोला, किताब राख्न मिल्ने डेस्क थियो । विद्यार्थीलाई गृहकार्य गर्न सजिलो हुन्थ्यो । मेरो शिक्षण अनुभवको आधारमा कक्षाकोठा भित्रको सजावट पनि मुख्य हो भन्ने लाग्छ । यहाँ सबै विद्यार्थीका लागि पुग्ने फर्निचरको अभाव छ ।

उपर्युक्त मत हेर्दा कक्षाकोठा भित्रको फर्निचरको व्यवस्थापनले शिक्षण सिकाइलाई सहयोग पुऱ्याउने देखिन्छ । शिक्षकले भौतिक व्यवस्थापनको महत्त्व स्विकारे पनि अध्यापनरत विद्यालयमा समस्या रहेको बताएका छन् । अर्का सहभागी शिक्षक 'ग' ले कक्षाकोठा व्यवस्थापनको बसाइ व्यवस्थापनबाटे यस्तो मत प्रकट गरेका छन् :

कक्षाकोठामा शिक्षण वातावरण प्रभावकारी हुनका लागि बसाइ पनि मिल्नुपर्छ । शिक्षकले सबै विद्यार्थीलाई पृष्ठपोषण दिन मिल्ने गरी बसाइ मिलाउनुपर्छ । म पढाउँदा वरिपरि घुमेर पढाउँछु । प्रत्येक विद्यार्थीले के गर्दै छन्, नजिकबाट नियाल्छु । विद्यार्थीलाई समूह विभाजन गरेर बेन्चमा राख्ने गर्छु । शिक्षक र विद्यार्थी दुवैको बसाइ उपयुक्त हुँदा शिक्षण पनि राम्रो हुन्छ । अहिलेसम्म यस्तै गरेर पढाउँदै आएको छु तर कक्षाकोठा सानो हुँदा बसाइ व्यवस्थापन भनेजस्तो गर्न सकिँदैन ।

उपर्युक्त कथनका आधारमा विद्यार्थी र शिक्षकको बसाइका आधारमा कक्षाकोठा व्यवस्थापनमा सहयोग पुग्ने बताइएको छ । विद्यार्थीको सक्रिय सहभागिता सिर्जना गर्न र कक्षाकार्य तथा समूह कार्य सम्पन्न गर्नका लागि बसाइको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । विद्यालयमा भौतिक सुविधा र विद्यार्थी सङ्ख्याअनुकूल कक्षाकोठा नहुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको कुरा सारमा उल्लेख गरिएको छ ।

विज्ञान र प्रविधिको प्रयोगले सबै क्षेत्रमा प्रभाव पार्दै आएको छ । नेपाली भाषा शिक्षणको सन्दर्भमा पनि भाषा शिक्षकले कक्षाकोठामा विद्युतीय सामग्री प्रयोगको लागि उचित व्यवस्थापन आवश्यक ठान्ने कुरा शिक्षक 'घ' ले यसरी बताएका छन् :

सुरुसुरुमा विद्यालयमा कालोपाटी थियो । अहिले सबै कक्षामा सेतोपाटी नै राखिएको छ । अहिले सेतोपाटीमा लेखेर पढाएकाले मात्र प्रभावकारी नहुने लाग्यो । प्रोजेक्टर लगायतका मल्टिमिडियाको प्रयोग बढौं गएको छ । विद्यार्थी आफै प्रविधिमैत्री भइसके । उसले घरबाट सानैदेखि स्मार्ट मोबाइल चलाउन सिकिसकेको हुन्छ । नवीनतम सन्दर्भबाट शिक्षण गर्न स्मार्ट बोर्डको व्यवस्थापन गर्न सके कक्षाकोठा व्यवस्थापन राम्रो हुन्छ ।

माथिको भनाइबाट के पुष्टि हुन्छ भने विद्यालय तहमा कक्षाकोठा व्यवस्थापनका लागि पाटी र प्रविधिको उपयुक्त व्यवस्थापन हुनु आवश्यक छ । अहिले धेरै विद्यालयले प्रोजेक्टर र स्मार्टबोर्डको प्रयोग गर्न थालेका छन् । एकाध कोठामा मात्र प्रविधिको

जडानले शिक्षण प्रभावकारी हुन सक्दैन । सबै कक्षामा प्रविधिको व्यवस्थापन गर्न सके शिक्षण सिकाइ प्रभावकारी बन्न सक्छ ।

समयको व्यवस्थापन

शिक्षकले निर्धारित समयमा कक्षाकोठाभित्र गई शिक्षण गतिविधि सञ्चालन गर्दछन् । कक्षामा प्रवेश गरेर ननिस्कुन्जेल समग्र शिक्षण प्रक्रिया शिक्षककै मार्गनिर्देशनमा अगाडि बढ्छ । कक्षाकोठाको व्यवस्थापनमा शिक्षकको समयको परिपालन महत्त्वपूर्ण हुने कुरा शिक्षक 'घ' यसरी बताउँछन् :

घन्टी लाग्ने बित्तिकै कक्षाकोठामा प्रवेश गर्नु र नगर्नुले पनि कक्षाकोठा व्यवस्थापनमा प्रभाव पार्दै रहेछ । कहिलेकाहाँ ढिलो कक्षाकोठामा पुग्दा विद्यार्थीको होहल्ला नियन्त्रण गर्न गाहो हुन्छ । अर्को कक्षाको शिक्षकले चाँडो छोडिदिँदा पनि समस्या हुन्छ । ४०-४५ मिनेटको पूरा समय विद्यार्थीको सहजीकरणमा बितायाँ भने एक तरिकाले कक्षा प्रभावकारी हुन्छ ।

उपर्युक्त कथनअनुसार शिक्षकले समयको परिचालन र त्यसमा आफ्नो सक्रियता देखाएमा कक्षाकोठा व्यवस्थापन उपयुक्त हुने देखिन्छ । भाषा शिक्षणमा शिक्षकले पुनरावृत्ति तथा पुनर्गठनका लागि पनि समय छुट्याउनुपर्ने कुरालाई शिक्षक 'क' ले यसरी व्यक्त गरेका छन् :

कक्षाकोठामा प्रवेश गरेपछि थोरै समय पुनरावृत्तिलाई छुट्याउनुपर्ने रहेछ । एकैचोटि विद्यार्थी पाठमा प्रवेश गर्न सक्दैनन् । मैले पढाउँदा कक्षाकोठामा प्रवेश गरेपछि हिजो के पढ्याँ भनेर प्रश्न सोध्नु । प्रश्नपछि पहिले सामूहिक रूपमा विद्यार्थीले उत्तर दिन्छन् । त्यसपछि केही विद्यार्थीलाई उठाएर सोध्नु । उनीहरूसँग गरिएको प्रश्नोत्तरात्मक संवादले कक्षाकोठा व्यवस्थापन र आजको पाठमा प्रवेश गर्न सहज वातावरण सिर्जना हुन्छ ।

माथिको भनाइबाट के पुष्टि हुन्छ भने भाषा शिक्षकले कक्षाकोठाको प्रभावकारी व्यवस्थापनका लागि थोरै समय पुनरावृत्तिको लागि छुट्याउनुपर्छ । यस्तो क्रियाकलाप पाठप्रति उत्सुकता सिर्जना गर्न र अधिल्लो पाठको पुनः स्मरण गर्न सहज हुन्छ ।

शिक्षण सिकाइलाई रुचिपूर्ण र उपलब्धिपूर्ण बनाउन शिक्षण सामग्रीको प्रयोग अत्यावश्यक हुन्छ । कक्षाकोठा व्यवस्थापनमा शिक्षण सामग्री प्रयोग र विषयवस्तुको छलफल र सहजीकरणका लागि उपयुक्त समय निर्धारण गर्नुपर्छ । शिक्षकले कक्षाकोठाभित्र हुने सम्पूर्ण गतिविधिका लागि समय छुट्याउनुपर्छ । यस सम्बन्धमा शिक्षक 'क' भन्छन् :

मैले पढाउँदा शिक्षण सामग्रीको प्रयोग त्यति धेरै त गर्दिनँ । जुन दिन गर्नु, त्यो दिन समयको ख्याल गर्नु । शिक्षण सामग्रीको प्रयोग समयमा गर्न सके विद्यार्थीलाई विषयवस्तु बुझन सहज हुन्छ । विषयवस्तु प्रस्तुत गर्दा प्रत्येक कार्यका लागि ठिक ठिक समय निर्धारण गर्नुपर्छ ।

यस भनाइले शिक्षण, सामग्रीको प्रयोग र कक्षाका अन्य गतिविधि सञ्चालनका लागि समयको निर्धारण र पालनामा जोड दिएको पाइन्छ ।

कक्षाकोठा भित्रको सङ्गठन

कक्षाकोठा भित्रको सङ्गठनमा कक्षाको नियन्त्रण, सामाजिक, सम्बद्धता, समूह निर्माण, अन्तर्क्रिया, सिकाइलाई सहयोग र प्रश्नोत्तर जस्ता पक्ष पर्दछन् । यी सबैको प्रभावकारी संयोजनबाट कक्षाकोठाको व्यवस्थापनमा सहजता कायम हुन्छ । यस सम्बन्धमा शिक्षक 'ग' को धारणा यस्तो छ :

नेपाली विषयको शिक्षण तराईको सन्दर्भमा चुनौतीपूर्ण छ । यहाँ धेरै विद्यार्थीले राम्रो गर्न सकेका हुँदैनन् । मैले पढाउँदा भोगेको मुख्य कुरा भनेको विद्यार्थीलाई शान्त र धैर्य गराएर पढाउन गाहो छ । विषयवस्तुप्रति रुचि नभएको हो या हाम्रो पद्धति पुरानो भएर हो । कक्षाकोठाभित्रको वातावरण शिक्षण सिकाइ उन्मुख हुने गरी नियन्त्रण गर्दा शिक्षणमा रुचि र सक्रियता सिर्जना हुन्छ ।

माथिको कथनअनुसार कक्षाकोठा भित्रको वातावरणमा अन्तर्क्रियात्मक हुनुपर्छ । शिक्षकले विद्यार्थीलाई अभ्यस्त गराउनु सके राम्रो हुन्छ । यसै सन्दर्भमा अर्का शिक्षक 'घ' को यस्तो मत छ :

मैले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी काम गर्न दिने गरेको छु । यस्तो गर्दा सक्रिय

सहभागिता सिर्जना हुन्छ । विद्यार्थीलाई अन्तर्क्रिया र प्रश्नोत्तरमार्फत कक्षा सञ्चालन गरेको छु । यस्तो गर्दा विषयवस्तुमा ध्यान सिर्जना भई कक्षाकोठा व्यवस्थापनमा सहयोग पुगेको पाएँ । विद्यार्थीका सामाजिक, सांस्कृतिक पक्षलाई पनि ख्याल गर्ने गरेको छु । सिकाइलाई परेका समस्यालाई समाधान हुने गरी सहयोगात्मक शिक्षण गर्ने गरेको छु ।

उल्लिखित विचारलाई आधार मानी कक्षा व्यवस्थापन गर्दा समूह विभाजन, अन्तर्क्रिया, प्रश्नोत्तर तथा सामाजिक सांस्कृतिक पक्षलाई पनि मुख्य आधार मान्नुपर्ने हुन्छ ।

उपयुक्त विधिको प्रयोग र व्यवस्थापन

भाषिक सिप शिक्षणका लागि अपनाइने तरिका नै शिक्षण विधि हो । शिक्षण विधि प्रयोगले कक्षा व्यवस्थापनमा विविधता सृजना हुन्छ । यस सन्दर्भमा सहभागी शिक्षक 'क' को अनुभव यस्तो रहेको छ :

हामीले प्रयोग गर्ने विधिको आधारमा विद्यार्थीको कार्य निर्धारण हुन्छन् । विधागत विविधतालाई ख्याल गरेर शिक्षण गर्नु । पाठ पढाउँदा विद्यार्थीलाई सुरुमा सस्वरवाचन गराउँछु । त्यसपछि विषयवस्तु वा भावका आधारमा शिक्षण गर्नु । सबै विद्यार्थीप्रति दृष्टि पुन्याई शिक्षण गर्दा कक्षा उपयुक्त हुन्छ ।

यस आधारमा हेर्दा विद्यार्थीलाई कार्य दिई शिक्षण गर्दा कक्षा व्यवस्थापन प्रभावकारी हुने गर्छ । यसै सन्दर्भमा शिक्षक 'ग' को अनुभव यस्तो छ :

शिक्षक केन्द्रित विधिको प्रयोग गर्दा हाम्रो भूमिका धेरै देखिन्छ । यस्तो अवस्थामा विद्यार्थी शान्त भएको भान हुँदै रहेछ । यस्तो सिकाइबाट प्रभावकारी शिक्षण हुन । विद्यार्थी केन्द्रित र अन्तर्क्रियात्मक विधिको प्रयोग गरी शिक्षण गर्दा विद्यार्थी सक्रियता बढ्छ ।

उल्लिखित अनुभवका आधारमा विद्यार्थीको सक्रिय सहभागिता सिर्जना गरी कक्षा व्यवस्थापनका लागि विद्यार्थीकेन्द्रित र अन्तर्क्रियात्मक विधिको प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।

शिक्षकको पेसागत विकास र व्यवस्थापन

कक्षाकोठालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न भाषा शिक्षकको पेसागत सक्षमताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । शिक्षकले आफूसँग भएको क्षमताको आधारमा नै कक्षाकोठाको व्यवस्थापन गर्दछन् । भाषा शिक्षकको पेसागत विकासले कक्षाकोठा व्यवस्थापनमा पार्ने प्रभावलाई शिक्षक 'घ' यसरी प्रस्तुत गर्दछन् :

कक्षाकोठालाई प्रभावकारी बनाउने मुख्य कुरा भनेको विषयवस्तुको ज्ञान हो । पढाउँदाखेरि जुन विषयवस्तुको बारेमा हामी जानकार रहन्छौं । त्यसको शिक्षण पनि प्रभावकारी हुन्छ । हामीले शिक्षणका लागि जे जति प्रयास गर्दौँ । त्यो सबै भाषिक सिपमा सक्षमता बनाउने प्रयास नै हो । शिक्षण गरिनुपर्ने विषयका बारेमा पर्याप्त ज्ञान हुन सके राम्रो शिक्षण र कक्षा व्यवस्थापन पनि हुन्छ ।

माथिको उदाहरणबाट के कुरा पुष्टि हुन्छ भने कक्षाकोठा व्यवस्थापनको मुख्य व्यक्ति मानिने शिक्षकमा शिक्षणीय विषयवस्तुका बारेमा प्रशस्त ज्ञान रहनुपर्छ । शिक्षक जति विषयवस्तुमा पोख्न छुन्छन् त्यति कक्षाकोठाको व्यवस्थापन उपयुक्त हुन सक्छ । अर्का शिक्षक 'ख' को भने यस्तो विचार छ :

विषयवस्तु राम्रो भएर मात्र शिक्षण र व्यवस्थापन राम्रो हुँदो रहेन्छ । शिक्षणमा देखिने विभिन्न प्रकृतिका समस्यालाई व्यावहारिक प्रकृतिले समाधान गरी शिक्षण गर्दा उपयुक्त हुन्छ । मैले विद्यार्थीले के गर्दै छन् र के सिक्न खोज्दै छन् भन्ने कुरालाई आधार मानेर शिक्षण गर्दै आएको हु ।

कक्षा व्यवस्थापनको लागि शिक्षण कौशललाई प्राथमिकता दिँदै अर्का शिक्षक 'ग' यसो भन्छन् :

कक्षा व्यवस्थापनको सोभो सम्बन्ध शिक्षण विधि, प्रक्रिया, कार्यकलाप तथा कौशलसँग छ । हामीले विद्यार्थी उत्प्रेरित हुने, सिकाइमा सक्रिय सहभागी हुने र आफै सिक्ने खालको शिक्षण कौशल प्रयोग गरेमा कक्षाकोठाको व्यवस्थापन र सिकाइ दरमा वृद्धि हुन्छ ।

उल्लिखित मतहरूको आधारमा पुग्न सकिन्छ भने कक्षाकोठाको व्यवस्थापनमा भाषा शिक्षकको पेसागत सचेतना र त्यसको प्रयोगले पनि मुख्य भूमिका निर्वाह गर्दछ । शिक्षकमा रहने संज्ञानात्मक, व्यावहारिक र शिक्षण कौशलको सक्षमताले प्रभावकारी कक्षाकोठा व्यवस्थापनमा सहयोग गर्ने देखिन्छ ।

विद्यार्थी कार्यको प्रयोग र व्यवस्थापन

भाषा शिक्षण भाषिक व्यवहार वा कार्यमा आधारित छ । प्रत्येक विधाका पाठ शिक्षण पश्चात् विद्यार्थीलाई कक्षाकार्य, सिर्जना कार्य र परियोजना कार्य दिन्छ । यस्ता कार्य दिँदा कक्षाकोठाको व्यवस्थापनमा पनि विशेष सावधानी अपनाउनुपर्ने कुरा शिक्षक 'क' ले यसरी प्रस्तुत गरेका छन् :

विद्यार्थीलाई विभिन्न कार्य गराउँदा कक्षाकोठा व्यवस्थापनमा समस्या हुने गरेको छ । मैले कक्षा कार्यको केही समय छुट्याएको छु । प्रत्येक दिन विद्यार्थीलाई कक्षाकोठाभित्र नै केही न केही काम गराउँछु । यस्तो कार्य गराउँदा विद्यार्थीलाई मिलाएर राख्न र समान सहभागिता सिर्जना गर्न कठिनाइ हुने गरेको छ । दिनहुँजस्तो यस्तो कार्य गराउँदा विद्यार्थीमा गरेर सिक्ने प्रवृत्तिको विकास हुन्छ ।

अर्का शिक्षक 'ग' भने सिर्जनात्मक तथा स्वतन्त्र लेखनमा अभ्यास गराउँदाको अनुभव यसरी बताउँछन् :

विद्यार्थीलाई सिर्जनात्मक लेखनमा अभ्यास गराउँदा कक्षाकोठाको व्यवस्थापन पनि सोही अनुकूल बनाउने गरेको छु । केही उदाहरण र ढाँचा प्रस्तुत गरेर शिक्षण गर्दछु । विद्यार्थीको बसाइ व्यवस्थापन गरी उत्प्रेरणा र उत्साहलाई छाल गरी पढाएको छु । अन्य पाठको शिक्षणभन्दा सिर्जनात्मक वा स्वतन्त्र लेखन गराउँदा कक्षाकोठाको व्यवस्थापनमा बढी ध्यान दिनुपर्छ ।

यस आधारमा हेर्दा सिर्जनात्मक कार्यलाई प्रभावकारी रूपमा उपयोग हुने गरी कक्षाकोठाको व्यवस्थापन गर्नुपर्छ ।

मनोवैज्ञानिक व्यवस्थापन

विद्यार्थीको रुचि, क्षमता, स्तर लगायतका पक्षलाई आधार मानी गरिने व्यवस्थापनलाई मनोवैज्ञानिक व्यवस्थापन भनिन्छ । “विद्यार्थीको मनोभावना बुझी शिक्षण गर्नु कक्षाकोठा व्यवस्थापनको मनोवैज्ञानिक पक्ष हो जो अति महत्त्वपूर्ण छ” (श्रेष्ठ, २०७२, पृ. १९५) । विद्यार्थीको मानसिक पक्षलाई ख्याल गरी कक्षाकोठाको व्यवस्थापन गर्दा प्रभावकारी शिक्षण हुन्छ । यस सन्दर्भमा शिक्षक ‘क’ को भनाइ छ :

कक्षाकोठा व्यवस्थापन गर्दा मुख्य आधार विद्यार्थीलाई मानिन्छ । विद्यार्थीको मानसिक सोचको आधारमा उनीहरूको व्यवहार कक्षामा भल्कुन्छ । विद्यार्थीको स्वाभाविक वा अस्वाभाविक व्यवहारको प्रदर्शन मनोवैज्ञानिक पक्षले निर्देशित हुन्छ । विद्यार्थीमा रहने भाषिक क्षमता, चिन्तन, तर्क, ज्ञान, बोध, अभिव्यक्ति सबै उनीहरूको बौद्धिकतामा आधारित हुन्नन् । मैले शिक्षण गर्दा यी पक्षको ख्याल गरी सिकाइ सहजीकरण, पुनर्बल, परीक्षण आदिको उपयुक्त प्रयोग गर्ने गरेको छु । विद्यार्थीको वैयक्तिक भिन्नतालाई पहिचान गरी कक्षाकोठा व्यवस्थापन गरेको छु ।

यस सन्दर्भमा शिक्षक ‘घ’ को मत यस्तो छ :

म कक्षाकोठामा विद्यार्थीको समान सहभागिता सिर्जना गर्नका लागि विशेष प्राथमिकता दिन्छु । विषयवस्तुको प्रस्तुति, शिक्षण सामग्री प्रयोग, मूल्यांकन आदि पक्षमा विद्यार्थीको समान सहभागितामा जोड दिन्छु ।

माथिको तथ्यको आधारमा हेर्दा रुचिअनुकूलको शिक्षण, सिकाइमा उत्प्रेरणा, वैयक्तीकरणको ख्याल, समान सहभागिता र विद्यार्थीको समस्या समाधानमा विचार पुऱ्याएर कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने देखियो । “उनीहरूको शारीरिक र मानसिक अवस्था मात्र होइन मनोविज्ञान, सोच, रुचि, आवश्यकता र तत्परताको प्रकृति पनि फरक हुन्छ भन्ने कुरालाई ख्याल गर्न सक्ता मात्र कक्षाकोठाको ठिक ढंगले मनोवैज्ञानिक व्यवस्थापन हुन सक्छ” (पौडेल, २०७४,

पृ २९०) । यसर्थे विद्यार्थीको समग्र मनोविज्ञानलाई प्रभावकारी व्यवस्थापन गरी निष्कर्षमा पुग्न सकिन्छ ।

भाषिक व्यवस्थापन

नेपाल बहुभाषिक मुलुक हो । यहाँ १३१ भाषा बोलिन्छन् । नेपाली भाषा पहिलो भाषा र दोस्रो भाषाका रूपमा शिक्षण हुने गरेको छ । नेपाली सिवने विद्यार्थीमात्र होइन शिक्षक पनि पहिलो र दोस्रो भाषी छन् । यस सन्दर्भमा शिक्षक ‘ख’ को मत यस्तो छ :

यस क्षेत्रमा चौधरी विद्यार्थी अत्यधिक छन् । उनीहरूलाई नेपाली पढाउँदा कतिपय ठाउँमा उनीहरूकै भाषामा भन्नुपर्ने हुन्छ । दुवै भाषाको प्रयोग गरी कक्षा शिक्षण गर्नुपर्ने कारण कक्षा व्यवस्थापनमा केही समस्या रहेको छ ।

भाषिक व्यवस्थापनकै सन्दर्भमा शिक्षक ‘क’ को अनुभव यस्तो छ :

मैले पढाउने विद्यालयमा सबैभन्दा धेरै चौधरी त्यसपछि तामाड र पहिलो भाषा नेपाली हुने विद्यार्थी छन् । शब्दको अर्थ तथा केही सन्दर्भ बुझाउँदा कहिलेकाहीं सबै भाषाको प्रयोग गर्दै । सबै भाषाको प्रयोग गरी शिक्षण गर्दा प्रभावकारी भएको छ । भाषा प्रयोगकै आधारमा कक्षाकोठा व्यवस्थापन गरेको छु ।

माथिका मतका आधारमा हेर्दा कक्षाकोठाको व्यवस्थापन गर्दा भाषिक पक्षलाई पनि महत्त्वपूर्ण मान्नुपर्छ । काफ्ले (सन् २०१८) ले विद्यार्थीको भाषिक पृष्ठभूमि अर्थात् मातृभाषाको ज्ञान लिई ज्ञानप्राप्तिमा जोड दिनुपर्ने कुरा उल्लेख गरेका छन् । नेपालजस्तो देशमा भन् विद्यार्थीले प्रयोग गर्ने भाषाको सापेक्षमा शिक्षण योजना र कक्षाकोठाको व्यवस्थापन गर्नुपर्छ । “बालबालिकालाई बौद्धिक तथा प्राज्ञिक भाषिक दक्षताको विकास गर्ने उचित अवसर दिनका लागि विद्यालयमा उनीहरूले घरपरिवारमा सिकेको मातृभाषाको प्रयोग गर्न वातावरण दिन आवश्यक हुन्छ” (तामाड, २०६९, पृ. ९७) । यस आधारमा हेर्दा विद्यालयको वातावरण र विद्यार्थीको सिकाइ क्षमताको आधारमा मातृभाषाको प्रयोग गरेर भए पनि कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

निष्कर्ष

प्रस्तुत लेखका लागि रौतहट जिल्लाको गुजरा नगरपालिकाभित्र नेपाली पढाउने शिक्षकको अनुभवलाई मुख्य आधार मानिएको छ । शिक्षकले आफूले पढाउँदा अनुभव गरेका विविध विषय सन्दर्भमा अनौपचारिक कुराकानी, अन्तर्वार्ता र जीवन्त भोगाइलाई समेटी अध्ययन पूरा गरिएको छ । शिक्षकले प्रस्तुत गरेका अनुभवको मुख्य भाव पहिचान गरी त्यसलाई व्याख्या विश्लेषण गर्दै लेख तयार पारिएको छ । शिक्षकले कक्षाकोठा व्यवस्थापनका लागि भौतिक व्यवस्थापन, योजना निर्माण र सोअनुकूलको शिक्षण, बसाइ व्यवस्थापन, कक्षाकोठाभित्रको सङ्गठन, समयको व्यवस्थापन, शिक्षण विधिको व्यवस्थापन, शिक्षकको पेसागत ज्ञान र व्यवस्थापन, मनोवैज्ञानिक व्यवस्थापन आदिमा जोड दिनुपर्ने मत राखेको पाइयो । यसका साथैसाथै कक्षाकोठा व्यवस्थापनमा समस्याहरू पनि रहेको कुरा देखियो । विद्यार्थी सङ्घट्याको आधारमा कक्षाकोठाको व्यवस्थापन हुन नसकदा चाहेर पनि राप्रो कक्षा व्यवस्थापन नभएको देखिन्छ ।

सन्दर्भसूची

- कपालका, जी (सन् २००९), एट स्टेप्स दु क्लासरुम
स्यानेजमेन्ट स्कर्सेस, न्यु दिल्ली : सेज
पब्लिकेसन ।
- काफ्ले, उमेश (सन् २०१८), बहुभाषिक शिक्षणमा
शिक्षकको अनुभव, एडभान्स जर्नल अफ
एजुकेसन एन्ड सोसल साइन्स, भोलुम १,
५८-६४ ।
- क्रेसल, जे. डब्ल्यु (सन् २०१७), एजुकेसनल रिसर्च
पियर्सन ।

ढकाल, शान्तिप्रसाद र खतिवडा, तीर्थराज (२०६८),
नेपाली भाषा र साहित्य शिक्षण, काठमाडौँ :
शुभकामना प्रकाशन प्रा.लि ।

तामाङ, अमृत योन्जन (२०६९), बहुभाषिक शिक्षाका
कुरा, टोकियो : तामाङ समाज जापान ।

पोखरेल, केशवराज र काफ्ले, उमेश (२०७४), नेपाली
भाषा शिक्षण, काठमाडौँ : क्याम्ब्रिज पब्लिकेसन
प्रा.लि ।

पौडेल, नेत्रप्रसाद (२०७४), नेपाली भाषा शिक्षण,
काठमाडौँ : पैरवी प्रकाशन ।

पौडेल, राजेन्द्रप्रसाद र पण्डित, सि.एन (२०६८),
आधुनिक अनुन्धान पद्धति, काठमाडौँ : प्रज्ञा
प्रकाशन ।

बिसमेन, डी.जी र हन्ट, जी.एच (सन् २०१४) बेस्ट
प्राक्तिस इन मोटिभेसन एन्ड स्यानेजमेन्ट इन द
क्लास, यु.एस. ए : चाल्स सि थोमस पब्लिसर्स ।

शर्मा, केदार प्रसाद र पौडेल, माधव प्रसाद (२०७३),
नेपाली भाषा र साहित्य शिक्षण, काठमाडौँ :
विद्यार्थी पुस्तक भण्डार ।

श्रेष्ठ, इमनारायण (२०७२), कक्षाकोठा व्यवस्थापन,
काठमाडौँ : सिकाइ समूह ।

शैक्षिक जनशक्ति विकास केन्द्र (२०७२), शिक्षक
सक्षमता प्रारूप, सानोठिमी : स्वयम् ।